

प्रेस विज्ञप्ति

मिति : २०८१/०१/३१

यस क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई नकारात्मक असर पुग्ने गरी Bizmandu संचार माध्यमले यस कम्पनीलाई जोडी वित्तीय विवरण म्यानुपुलेसन, कम्पनीले प्रक्षेपण गरेको व्यवसाय स्वभाविक नदेखिएको तथा कम्पनीको आम्दानीले खर्च धान्न समेत गाह्रो परिरहेको जस्ता भ्रामक, तथ्यहिन, अतिरञ्जित तवरबाट गलत ढंगले समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस कम्पनीले मिति २०८०।०३।२८ बाट मात्र बीमालेख जारी गर्न सुरुवात गरेको हुँदा आ.व. २०७९/८० मा रु. ६३,८२८ को मात्र बीमाशुल्क आर्जन गरेता पनि आ.व. २०८०/८१ मा ९,७६,४५,४७५ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको मुख्यतः आम्दानी बीमांकीय मुल्यांकन पश्चात्को surplus रकम तथा लगानी आम्दानी रहने गर्दछ । नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) तथा नियमन निकाय श्री नेपाल बीमा प्राधिकरणद्वारा जारी गरेको वित्तीय बिबरण सम्बन्धी निर्देशिका बमोजिम तयार पारिएको वित्तीय बिबरणमा कम्पनीको आ.व. २०७९/८० को लगानीको प्रतिफल १,४९,८५,७८२ रहेको हुँदा सो रकममा खर्च कट्टी गरी ४४,९४,५१६ रकम मुनाफा आर्जन गर्न सफल भएको थियो । साथै, यस कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने क्रममा नेपाल धितोपत्र बोर्डमा पेश गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व. २०८०/८१ मा १,२६,५४,९७७ को मुनाफा देखिएको थियो भने प्रति शेयर नेटवर्थ १०३.२७ र प्रति शेयर आम्दानी २.४१ सहितको विवरण पेश गरिएको थियो । हाल सोहि बमोजिमको वित्तीय विवरण बाह्य लेखापरिक्षकबाट लेखापरिक्षण गराई श्री नेपाल बीमा प्राधिकरणबाट समेत स्वीकृत भई सकेको छ । तसर्थ: नेपाल धितोपत्र बोर्डमा पेश गरिएको वित्तीय विवरण शंकास्पद रहेको भनी प्रकाशन गरेको समाचार तथ्यहीन रहेको व्यहोरा सबैमा अनुरोध गर्न चाहन्छौं ।

यस आ.व. २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्ममा कम्पनीले ३२ करोड २० लाख (बैदेशिक रोजगार समेत) भन्दा बढीको बीमाशुल्क आर्जन गरिसकेको छ जुन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ६७०% को वृद्धि दर रहेको छ । आ.व. २०७९/८० को तेस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा १४,२६,३३० रहेकोमा चालु आ.व. को सोहि अबधीमा १,०५,३३,३५७ रहेको छ जसमा बीमांकीय मुल्यांकन पश्चात्को surplus रकम तथा बैदेशिक रोजगार बीमालेखको नाफा समावेश गरिएको छैन । अतः सो रकमको समायोजन पश्चात् मुनाफाको रकममा वृद्धि भई नेपाल धितोपत्र बोर्डमा पेश गरिएको प्रक्षेपित वित्तीय विवरण अनुसारनै व्यवसायिक कारोबार रहने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं ।

सम्पूर्ण बीमा व्यवसाय नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणको नियमित निर्देशन तथा सुपरिवेक्षणमा रहने, प्रत्येक वर्ष बीमांकी मार्फत बीमांकीय मुल्यांकन गर्नु पर्ने, आन्तरिक तथा बाह्य लेखापरिक्षक मार्फत नियमित लेखापरिक्षण गरिने हुँदा कम्पनीको वित्तीय विवरण म्यानुपुलेसन गरेको भनी भ्रामक, तथ्यहिन, अतिरञ्जित, कपोकल्पित ढंगले बीमित, शेयरधनी, सर्वसाधारण तथा सरोकारवालामा भ्रम फैलाउने उद्देश्यले प्रकाशित समाचारमा कुनै सत्यता नरहेको सम्पूर्णमा जानकारी गराउन चाहन्छौं ।



क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड

रजिष्टर्ड कार्यालय: विरेन्द्रनगर -६, सुर्खेत

फोन नं ०८३-५९०६२२, ०१-५९१६७४०, पो.ब.नं ७७३५

इमेल: info@cmlife.com.np